

तपाईंको पुस्तकालयमा कथा र कविताका धेरै पुस्तकहरू समेटिएका छन् ।  
कथाहरू र कविताहरूमा भावनाहरू तथा विचारहरूको बारेमा बताउनको निम्ति शब्दहरूको प्रयोग  
रचनात्मक तरिकाले गरिएको हुन्छ ।

यो सत्रमा, तपाईंले कवितामा भएका भावनाहरू र वर्णनहरूको बारेमा सोच्नुहुनेछ अनि आफ्नै कविताहरू र  
रचनात्मक वर्णनहरूको सृजना गर्नुहुनेछ



- दुई जनाको समूहमा काम गर्नुहोस् । तपाईंलाई थाहा भएको वा पुस्तकालयको पुस्तकबाट एउटा कविता छान्नुहोस् । त्यो कविता आफ्नो साथीलाई वाचन गरेर सुनाउनुहोस् । दुई जना मिले त्यो कवितामा भावनाहरू, वर्णनहरू वा दुबै कुराहरू के छन् भन्ने निर्णय गर्नुहोस् । कवितालाई पुनः एकपटक पढ्नुहोस् वा वाचन गर्नुहोस् र आवाजको प्रयोग गरेर भावना वर्णनलाई प्रकट गर्नुहोस् । भूमिका परिवर्तन गर्नुहोस् र अर्को कविता लिएर क्रियाकलापलाई दोहोर्‍याउनुहोस् ।

यदि केही विद्यार्थीहरू भर्खर पढ्न सिक्दैछन् भने तपाईं आफैले कविताको एक पटकमा एउटा हरफ वाचन गरेर सुनाउन सक्नुहुन्छ र उनीहरूलाई दोहोर्‍याउन लगाउन सक्नुहुन्छ ।



- समूहमा, एउटा शीर्षक छान्नुहोस्, उदाहरणको लागि: ग्रीष्म ऋतु, पानी वा साथीहरू हरेकले विषयसँग मिल्ने एउटा शब्द भन्नुपर्छ, उदाहरणको निम्ति: ग्रीष्म ऋतु – गर्मी, घमाइलो, वर्षात् पानी- चिसो, चम्किलो, ताजगी दिने सूचि बनाउनुहोस् । यी सबै शब्दहरू समेटेर एउटा कविता लेख्नुहोस् ।

विद्यार्थीहरूलाई वृहत शीर्षक छान्न प्रोत्साहित गर्नुहोस् । यदि उनीहरूलाई शब्दहरू सोच्न कठिन भयो भने, तलका प्रश्नहरू सोध्नुहोस्:

- शीर्षकले तपाईंलाई कस्तो महसूस गरायो?
- शीर्षकले तपाईंमा कस्तो विचारहरू उत्पन्न गरायो?



- गोलो घेरामा बस्नुहोस् । एक जनाले पुस्तकालयबाट लिएको पुस्तकबाट एउटा चित्र छान्ने । अर्को व्यक्तिले तस्विरमा भएको एउटा वस्तु छान्ने । उदाहरणको लागि, एउटा रूख, एउटा चरा वा एउटा घर । त्यो वस्तुलाई वर्णन गर्ने शब्दहरू पालैपालो बताउने । कुनै शब्दहरू नदोहोरिऊन् भन्ने कुरामा निश्चित गर्नुहोस् ! समूह मिलेर कतिओटा शब्दहरू सोच्न सक्नुहुन्छ?

उदाहरणको लागि, छानिएको शीर्षक चरा हो भने वर्णन गर्ने शब्दहरू: सानो, रङ्गीन, चिरविर ...



- अब सबै शब्दहरूको प्रयोग गरेर एक वा दुई शब्दमा स्पष्ट वर्णन गर्नुहोस् ।
- समूहले सोचेका शब्दहरूको प्रयोग गरेर दुई जना मिलेर त्यो चिजको बारेमा एउटा कविता बनाउनुहोस् ।



- पुस्तकालयबाट एउटा पुस्तक लिनुहोस् र एउटा चित्र छान्नुहोस् । चित्रको वर्णन लेख्नुहोस् वा साथीलाई चित्रको वर्णन गर्नुहोस् । यदि तपाईं चित्रभित्र उभिरहनु भएको भए तपाईंले के देख्नु, सुन्नु, सुँघ्नु र छुन सक्नुहुन्थ्यो भन्ने कुरालाई वर्णनमा समेट्नुहोस् । पुस्तक पढ्नुहोस् र कथामा के हुन्छ भन्ने कुरा थाहा पाउनुहोस् वा पढाइ च्याम्पियनलाई पढ्न लगाउनुहोस् ।

यदि केही विद्यार्थीहरू भर्खर पढ्न सिक्दैछन् भने एउटा चित्र पुस्तक छान्नुहोस् अनि उनीहरूलाई चित्र छान्न लगाउनुहोस् । क्रियाकलापको अन्त्यमा, समूहको निम्ति कथा पढेर सुनाउनुहोस् ।

